

१५ प्रतिशत लाभांश पारित गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को साधारण सभा सम्पन्न



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. (SKBBL) को २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष श्री खेम बहादुर पाठकको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

संस्थाको २४ औं वार्षिक साधारण सभाले सेयरधनीलाई १४.२५% बोनस शेयर र ०.७५% नगद लाभांश कर प्रयोजनका लागि गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

वित्तीय संस्थाले आ.व. २०८१/८२ मा ८७ करोड ५० लाख ६ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन लगायत २०८२ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरणहरु समेत सर्वसम्मत पारित गरेको छ ।

संस्थाको लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार आ.व २०८१/८२ मा वित्तीय संस्थाको जारी र चुक्ता पुँजी रु. ४ अर्ब ३१ करोड २६ लाख २१ हजार, कुल सम्पत्ती रु. ४१ अर्ब ५० करोड ४९ लाख ७३ हजार पुगेको छ । प्रति शेयर आम्दानी रु. २०.२९, प्रति शेयर बुक नेटवर्थ रु. २३९.३८, जम्मा पुँजीमा प्रतिफल ८.४८%, मूल्य आम्दानी अनुपात ४३.५९ र कुल पुँजी कोष १६.६२% रहेको संस्थाले जनाएको छ ।

कार्यक्रममा बोल्नुहुँदै संस्थाका अध्यक्ष श्री खेम बहादुर पाठकले गरिबी निवारणका लागि ग्रामीण क्षेत्रका साना किसानहरुलाई केन्द्रमा राखेर लगानी गर्दै आएको यस संस्थालाई अबै साना किसानहरुका लागि नभई नहुने संस्थाका रुपमा विकास गर्दै जाने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले सबैभन्दा पहिले गरिब र किसानहरुलाई माथि उठाउन सके देशकै अर्थतन्त्र सुधार हुने बताउनुभयो । ग्रामीण क्षेत्रमा पशुपालन, दुग्धजन्य उत्पादन, तरकारी उत्पादन, साना तथा लघुउद्यम विकासका लागि लघुवित्तले

प्रदान गर्दै आएको साथ र सहयोगको सार्थकता समेत प्रमाणित हुँदै गएको दावी गर्नुभयो । अध्यक्ष पाठकले सेयर सदस्यहरुलाई अहिलेको बदलिँदो अवस्थामा संस्थालाई वलियो बनाउने विषयमा सबैले सोच्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री बासु अधिकारीले स्वागत मन्तव्य राख्दै संस्थाले उद्यम र उद्यमशीलताको विकासमा आफ्नो ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाँले युवा, महिला र गरिब किसानहरुको आर्थिक सवलिकरणका कार्यक्रमलाई सरकारसँगै दातृ निकायहरूसँग सहकार्य गरी सञ्चालन गर्दै जाने प्रतिवद्धता समेत जनाउनुभयो । यस वित्तीय संस्थामा देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा १ हजार ४ सय ६३ साभेदार संस्था आवद्ध रहेको संस्थाले जनाएको छ । आवद्ध सहकारी संस्थाहरुले रु.८८ अर्ब ८४ करोड ४९ लाख बराबरीको आन्तरिक पुँजी निर्माण गरी परिचालन गरेका छन् । वित्तीय संस्थाले आ.व २०८१/८२ को अन्त्यसम्ममा कुल ९,४१,७३१ साना किसान परिवारलाई लघुवित्त सेवा पुर्याउन सफल भएको छ । जसमध्ये दलित १०.९२%, जनजाति ४२.२१% र अन्यको ४६.८७% रहेकोमा महिला सहभागिता ८२% छ ।

साधारण सभाका अवसरमा यस वित्तीय संस्थाले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारको ऋण सहयोगमा १५ वर्ष अघिदेखि सञ्चालन गर्दै आएको सहूलियतपूर्ण पशुपालन तथा तरकारी खेती कर्जा कार्यक्रममा १ लाख ६९ हजार ५०० किसानहरुलाई व्यवसायसँग जोड्न सफल भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा २ लाख ८५ हजार ३ सय ७२ जना किसानलाई रु.४३ अर्ब ८० करोड ९२ लाख पशुपालन कर्जा र १८ हजार १ सय २ जना साना किसानलाई रु. ३ अर्ब ९ करोड ५२ लाख तरकारी खेती कर्जा प्रवाह भएको उल्लेख छ ।

किसानहरुले बाख्रा, बङ्गुर, पाडापाडी, भैंसी र गाई जस्ता १७ लाख ७९ हजार ७० पशुवस्तु पालन र १० हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरेका छन् । यस कार्यक्रमका माध्यमबाट वार्षिक रुपमा झण्डै रु. ७ अर्बको हाराहारीमा र हालसम्म रु. ७३ अर्ब भन्दाबढीको मासु तथा दुग्धजन्य पदार्थ र तरकारीको उत्पादन भएको आँकलन गरिएको छ । यस वित्तीय संस्थाले एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको सहकार्यमा कृषिमा युवा तथा स्तरोन्नती भएका साना किसानहरुलाई लक्षित गरी कृषि उत्पादन, प्रशोधन र बजारीकरण कार्यमा संलग्न गराउन ग्रामीण उद्यम परियोजना सञ्चालन गरेको छ ।